

आदरणीय अभिभावकज्यू,

नेपाल सरकार, शिक्षा मन्त्रालयबाट स्थानीय निकायलाई विद्यालय सञ्चालन गर्ने निर्णय गर्न अधिकार प्रदान गरे बमोजिम काठमाडौं महानगरपालिका, वडा न. ७ बाट विद्यालय सञ्चालन गर्न अनुमति प्राप्त भएकोमा कक्षा ६ र ७ का विद्यार्थी भाइ बहिनीहरूका अभिभावक तथा विद्यालय बिचको जुम बैठकबाट कक्षा ६ र ७ का कक्षाहरू भौतिक रूपमा सञ्चालन गर्ने निर्णय भए अनुसार भोलि मिति २०७७ साल पौष १ गते बुधबार देखि विश्व स्वास्थ्य सङ्गठन द्वारा निर्धारित स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ आंशिक रूपमा विद्यालय सञ्चालन गर्न लागिएको कुरा यहाँहरूलाई जानकारी गराउन चाहन्छौं। विद्यालय बिहान ९:४० बजेदेखि दिउसो १२:३५ बजेसम्म सञ्चालन हुने भएकाले आफ्ना नानीबाबुलाई ९:३० बजे भित्रमा विद्यालयमा ल्याइदिनुहुन साथै दिउसो १२: ४० बजे आफ्ना नानीबाबुलाई लिन विद्यालयमा आइदिनुहुन हार्दिक अनुरोध गर्दछौं। पूनः दिउसो २:३० बजेबाट यहाँका नानीबाबुको दुईवटा अनलाइन कक्षाहरू सञ्चालन हुनेछन।

स्वास्थ्य समस्याका कारण विद्यालय आउन नसक्ने विद्यार्थीहरूका लागि पर्सी पौष २ गते, बिहीवारबाट बैकल्पिक ब्यबस्था गरिने कुरा पनि जानकारी गराउन चाहन्छौं।

विद्यालय आउँदा, विद्यालयमा रहँदा एवम् विद्यालयबाट फर्किँदा विद्यार्थी भाइबैनीहरूले पालना गर्नुपर्ने नियमहरू:

विद्यालय आउँदा

१. विद्यालय आउँदा मास्क तथा फेस सिल्ड लगाएर आउने। एउटा अतिरिक्त मास्क आफ्नो साथमा बोक्ने।

२. स्यानिटाइजर आफ्नै प्रयोग गर्ने गरी लिएर आउने।

३. पहिलो दिन **Science, Mathematics, Computer, Social studies र English** विषयको किताब तथा कापी लिएर आउने।

४. आफूले इच्छाएको भद्र पोशाक (**Decent Casual Dress**) मा आउने।

५. विद्यालय आउँदा र विद्यालयबाट जाँदा आफ्ना अभिभावकसँग आउने र जाने।

६. रुघा, खोकि लागेको छ वा ज्वरो आएको छ भने विद्यालय नआउने।

(नोट: आकस्मिक रूपमा मास्क तथा स्यानिटाइजर आवश्यक भएमा विद्यालयबाट लिन सकिने छ।)

विद्यालयमा रहँदा

७. कक्षा कोठाको निर्धारित स्थानमा भौतिक दुरी कायम गरी बस्ने।

८. कक्षाकोठाबाट बाहिर निस्कनु परेमा सम्बन्धित शिक्षकलाई सोधेर मात्र निस्कने।

९. एकपटकमा एकजना मात्र निस्कन मिल्छ।

१०. आफ्ना साथीहरूसँग शैक्षिक तथा अन्य सामाग्रीहरू साटासाट नगर्ने।

११. सकेसम्म झ्याल तथा ढोकामा नछुने। झुक्किएर छोइहालेमा स्यानिटाइजर प्रयोग गर्ने।

१२. खाना घरबाटै खाएर आउने साथै खाजा घरमै गएर खाने।

१३. थर्मसमा तातोपानी लिएर आउने, शिक्षकसँग अनुमति लिई समय समयमा पिउने।

१४. बाहिर विद्यालय कम्पाउन्डमा धारा तथा ह्यान्डवासको प्रबन्ध भएकाले समय-समयमा हात धुने।

१५. दिशा पिसाब गरिसकेपछि प्यान वा कमोडमा प्रसस्त पनि हाल्ने।

१६. ट्वाइलटबाट फर्किँदा साबुन पानीले हात धोएर मात्र कक्षा कोठामा फर्किने।

विद्यालयबाट फर्किँदा

१७. विद्यालयको गेटबाट अभिभावकसँग घर जाने।

१८. घर नपुगुन्जेल मास्क तथा फेससिल्ड लगाइरहने।

१९. घर जाँदा बाटामा पसलतिर पस्ने तथा साथि भाइसँग गफ गरेर अल्मलिने काम नगर्ने।

२०. विद्यालयबाट फर्केपछि ५ देखि १० मिनेट सम्म तातोपानीको बाफ लिने।

२१. दिइएको सम्पूर्ण होमवर्क गर्ने।

पूनश्च: रुघा, खोकी लागेको छ वा ज्वरो आएको छ भने तथा कुनै स्वास्थ्य समस्या छ भने आफ्ना नानीबाबुलाई विद्यालय नपठाइ दिनुहुन हार्दिक अनुरोध गर्दछौं। धन्यवाद।

बिद्यालयको बस प्रयोग गर्न स्थानीय निकायले अनुमती प्रदान नगरेकाले हाललाई स्कूल बस सञ्चालन गर्न नसकिने कुरा जानकारी गराउन चाहन्छौं। त्यसैले आफ्ना नानीबाबुलाई आफैं विद्यालयमा ल्याइदिनुहुन तथा लिएर गईदिनुहुन हार्दिक अनुरोध गर्दछौं।

विद्यालय प्रशासन

रिभेरा इन्टरनेसनल एकेडेमी

मिति: २०७७-०८-३०